

# राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

सिंहदरवार, काठमाण्डौ

शिक्षा क्षेत्रको योजना (२०७८-२०८७) सम्बन्धमा राय/सुझाव

मिति : २०७८/०२/०५ गते बुधवार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राय/सुझावका लागि प्राप्त भएको शिक्षा क्षेत्रको योजना (२०७८-२०८७) को मस्यौदामा देहायबमोजिमका राय/सुझाव उपलब्ध गराइएको छ :

१. प्रस्तावित मस्यौदामा यस आयोगको कार्यक्षेत्र उल्लेख गर्नुपर्दा नेपालको संविधानको धारा ६०(३), धारा २५१ र प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ बमोजिमको व्यवस्था उल्लेख गर्नुपर्ने।
२. नेपालको संविधान बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको एकल अधिकारका विषयमा तत्तत् तहबाट कार्यान्वयन हुने गरी मस्यौदामा व्यवस्था गर्नुपर्ने र साझा अधिकारका विषयहरू परिपूरक रूपमा कार्यान्वयन हुने व्यवस्था समावेश गर्न उपयुक्त हुने।
३. विभिन्न तहका अधिकार क्षेत्र बमोजिमका कार्यक्रम कार्यान्वयनका लागि खर्चको मापदण्ड सङ्घबाट तयार गर्ने र सम्भाव्य स्रोतको उपलब्धताका आधारमा नतिजा सुनिश्चित हुने गरी कार्यक्रम कार्यान्वयनको प्राथमिकीकरण गर्ने व्यवस्था मिलाउने।
४. नियमित प्रकृतिका कार्यहरू वित्तीय समानीकरण अनुदान वा राजस्व बाँडबाँटतर्फको स्रोतबाट सम्पादन गर्ने र सालबसाली सम्पादन गर्नुपर्ने बाहेकका कार्यहरू मात्र सशर्त अनुदानबाट गर्ने गरी शिक्षा सुधार योजनामा व्यवस्था गर्न उपयुक्त हुने।
५. नेपालको संविधानका अनुसूचीहरूमा प्रत्याभूत गरिएबमोजिम प्रदेश र स्थानीय तहको एकल अधिकार बमोजिमका कार्यात्मक जिम्मेवारी पुरा गर्न आन्तरिक आय, राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदानबाट स्रोत व्यवस्थापन गर्ने गरी कार्ययोजना तर्जुमा गर्नुपर्ने। राष्ट्रिय नीति तथा कार्यक्रम, मानक, पूर्वाधारको अवस्था अनुसार प्राथमिकताप्राप्त आयोजना तथा कार्यक्रम सम्पादन गर्नका लागि मात्र प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने अनुदानबाट तत्तत् विषयक सशर्त तर्फका कार्यक्रमहरू सञ्चालन गर्ने गरी योजना तर्जुमा गर्नु उपयुक्त हुने। प्रदेश र पालिकाका लागि शिक्षा क्षेत्रको लागत निर्धारण गर्दा संविधानको अनुसूचीले प्रत्याभूत गरेको जिम्मेवारी बमोजिमका कार्यसम्पादन गर्न आवश्यक खर्चको गणना गर्नुपर्ने।

६. वैदेशिक सहायताबाट स्रोत व्यवस्थापन हुने कार्यक्रममा सम्बन्धित तहको विशिष्ट आवश्यकतालाई सम्बोधन हुने गरी योजना तर्जुमा गर्न उपयुक्त हुने।
७. स्रोतको आवश्यकताको गणना गर्दा सार्वजनिक क्षेत्र र निजी क्षेत्र (घर परिवार समेत)को योगदानको समेत गणना गर्ने।
८. निजी तथा सार्वजनिक क्षेत्रबाट लक्षित वर्गका लागि उपलब्ध गराइने छात्रवृत्ति र अन्य सुविधाको वितरणमा पारदर्शिता सुनिश्चित गर्ने संयन्त्र समेत योजनामा उल्लेख गर्न उपयुक्त हुने।
९. रणनीति खण्डमा उल्लिखित तीनै तहका सरकारको आनुपातिक लगानीका विषयमा थप स्पष्ट पार्नुपर्ने देखिएको।
१०. प्रदेश तथा स्थानीय तहसँग समेत पर्याप्त समन्वय र परामर्श गरी शिक्षा क्षेत्रको योजनालाई अन्तिम रूप दिन उपयुक्त हुने।